

वैदिक शिल्पविज्ञानः एक दिग्दर्शन

-खोमराज नेपाल

सम्पूर्ण लौकिक ज्ञान, विज्ञान, शिल्पकलाको वर्णन वीजहृषमा सर्वप्रथम वेदमा नै विद्यमान छ । त्यसैबाट प्रेरणा प्राप्त गरेर मानव वैज्ञानिकहरूले वर्तमान कालमा यो प्रगति गरेका छन् भन्ने हात्रो धारणा छ । यो कुरा कहाँसम्म सत्य छ, त्यसको सत्यायन, प्रमाणीकरण वैदिक साहित्यको अध्ययन-मननबाट नै हुनसक्दछ । वेदमा विज्ञान, शिल्पकलाको अस्तित्व छ भन्ने कुरा अब हामीले मात्र होइन पाश्चात्य विद्वान्हरूले पनि स्वीकार गरेका छन् । उदाहरणार्थ Mrs. Wheeler Willore नामक एक विदुषीको यो वक्तव्य उल्लेखनीय छ-

“We have all heard and read about the ancient religion of India. It is the land of the great vedas, the most remarkable works, containing not only religious ideas on a perfect life, but also facts, which all science proved true. Mlectricity, Radium, Electrones, Airships, all seem to be known to the Risis who found the vedas.”

अर्थात् हामीले प्राचीन हिन्दूधर्मबारे धेरै सुनेर पढेका पनि छौं । यसै पुण्यभूमिमा वेदको आविर्भाव भएको हो । जसमा नै केवल एक पूर्ण जीवनका सम्बन्धमा धार्मिक विचार मात्र प्रत्युत ती तथ्यको पनि जसलाई आधुनिक विज्ञानले सत्य सिद्ध गरेको छ, वर्णन विद्यमान छ । इलेक्ट्रोसिटी, रेडियम, इलेक्ट्रोन आदि पदार्थ ती ऋषिलाई ज्ञात थियो, जसले वेदको साक्षात्कार गरेथे ।

यहाँ यस दृष्टिकोणलाई लिएर गरिएको वैदिकसाहित्य-को सानो अध्ययनको फलस्वरूप यत्रतत्र वर्तमान तत्सबन्धमा वैदिक प्रमाणको आधारमा वैदिक शिल्पविज्ञानका सम्बन्धमा संक्षिप्त प्रकाश पान् यस प्रयत्नको उद्देश्य हो, जो पाठकहरूको निमित्त रुचिकर हुनेछ भन्ने मेरो धारणा छ ।

कुत्स आदि आर्यावर्तीय राजामाथि आक्रमण गर्ने दस्यु-

लाई युद्धमा नष्ट गरेर इन्द्रले उनको रक्षा गरेको कुरा हामी-लाई वैदिक वाडमयको अध्यनबाट अवगत हुन्छ । उक्त युद्ध हुनुभन्दा धेरै वर्षपहिले आर्यावर्त प्रदेशमा ‘सुधन्वा’ नामक एक राजा भएका थिए । उनका तीन पुत्र थिए ऋभु, विभ्वा र वाज । यी तीनै शिल्पकलामा अत्यन्त निपुण थिए । उनलाई प्रायः ‘ऋभु’ शब्दद्वारा सम्बोधन गरिन्थ्यो । यी भारतवर्षीय मनुष्य थिए । यिनीहरूले देवशिल्पी त्वष्टासँग शिल्पकला सिकेका थिए । परन्तु आफ्नो विलक्षण प्रतिभा-प्रभावद्वारा अनेक प्रकारको विमानादि निर्माण गरी इन्द्रादि देवलाई अर्पण गरेका थिए तथा शिल्पकौशलद्वारा इन्द्रलाई प्रसन्न पारी देवत्व तथा रात्रिकालीन भोजनमा इन्द्रका सहभोजी हुने सौभाग्य प्राप्त गरेका थिए । इन्द्रको भोजन दिनमा तीन वार हुन्थ्यो, उनलाई ऋमशः प्रातः सवन, माध्य-न्दिन सवन तथा तृतीय सवन भनिन्थ्यो । प्रातः सवनमा अश्वि देवता, माध्यन्दीन सवनमा अर्द्धिन देवता र तृतीय सवनमा ऋभुगण प्रधान सहभोजी थिए । यो कुरा अर्थव्य वेदको निम्नलिखित मन्त्रमा वर्णित छ ।

यथा सोमः प्राप्तः सवने अश्विनोर्भवति प्रियः ।

एवामे अश्विना वर्चं ग्रात्मनि ध्रियताम् ॥

(अर्थव्य, ६।१।११)

यथा सोमो द्वितीये सवने इन्द्राग्न्योर्भवति प्रियः ।

यथा सोमस्तूतीयसवने ऋभूणां भवति प्रियः ॥

(अर्थव्य, ६।१।१२)

यसरी यिनले आफ्नो शिल्पकौशलद्वारा इन्द्रको अनुग्रह प्राप्त गरी देवत्व तथा सहभोजित्व प्राप्त गरेका थिए । देवाधि-देव इन्द्रको सहभोजी हुनु त्यस वेला! धेरै गौरवपूर्ण सम्बिन्धयो । एवं कतिपय विशिष्ट व्यक्ति नै यस सौभाग्यको अधिकारी थिए । यी ऋभुको स्तुतिमा ऋषिवेदमा अनेक मृत्ति मिल्दछन्, जसमा यिनको जीवनचरित्रमा पर्याप्त प्रकाश पारिएको छ । यिनका आचार्य त्वष्टाले इन्द्रको लागि बज्रको निर्माण गरेको

कुरा त प्रसिद्ध नै छ । उनले इन्द्रको लागि एउटा चमस (सोमपानपात्र) बनाएका थिए, जसको देवसमाजमा ठूलो प्रशंसा थियो । क्रबुगण आफ्नो कलानैपूष्यको अभिमानले त्वष्टाले बनाएको चमसमा आक्षेप गर्दै भन्दथे— चमस बनाउनु कुनै ठूलो कुरा होइन । उसमा जो विक्षणगुण छ, त्यो त काठको हो । उस समय इन्द्रका प्रतिनिधि (Viceroy) भारतवर्षमा वहिदेव कहलाउँदथे । तिनको कार्य यहाँबाट प्राप्त भएको कर इन्द्रकहाँ पुऱ्याउनु थियो । जसरी अधिदेव जगत्मा वहिदेवले आहुतिद्वारा प्रदत्त अन्नादिको रसलाई आदित्य प्राण (इन्द्र) को समक्ष पुऱ्याउँछन्, त्यस्तै भारत भूमिमा स्थित वहिदेवले भौम त्रिलोकीको स्वर्गका शासक इन्द्रकहाँ कर पुऱ्याउने गर्दथे । अग्निदेवले एक दिन प्रसंगवश त्वष्टालाई यो सूचना दिए— क्रबुगणले उनले बनाएको चमसको निन्दा गरेका छन् । त्यसपछि त्वष्टाले कुद्ध भएर भने— देवताको पानपात्रको जसले निन्दा गर्दछ त्यसलाई हामीले मारिदिन्छौं (ऋ ११६।१) । स्वर्गलोकबाट फर्केपछि मनुष्यलोकेश अग्नि त्वष्टाको रोषपूर्ण वचन सुनाउन क्रबुग्निवासमा गए । उनलाई आएको देखेर क्रबुहरू तर्कवितर्क गर्नेलागे— यो अग्निदेव अकस्मात् यहाँ किन आउँदैछन्, यो श्रेष्ठ छन्, तसर्थ हामीमाथि क्रपा गर्न आएका हुन् अथवा यविठ (सातो) बनेर हामीसंग कुनै याचना गर्ने? अथवा त्वष्टाको विषयमा हामीले पहिले जो कुत्सित वचन बोलेको थियो, त्यसबारे केही वृत्त सुनाउन आएका हुन्?

(ऋ. ११६।१)

यसरी तर्कवितर्कद्वारा तृतीय भक्षलाई ठम्याएर उनले आफ्नो गलती स्वीकार गरे— मनुष्यले देवताको निन्दा गर्नु उचित होइन । क्रबुहरूले अग्निलाई उत्तर दिए— हामीले त्वष्टा निर्मित चमसको निन्दा गरेको होइन किन्तु हाम्रो भनाइ के छ भने उक्त चमसमा जो चमत्कार छ, त्यो चमसको होइन किन्तु काठकी हो । यसमा क्रबुहरूलाई एकान्तर्मा प्रोत्साहित गर्दै अग्निले भने— देवताहरूले तपाईंहरूलाई यस्तो चमस बनाउने आदेश दिनुभएको छ, जो एक भएर पनि चार हुन सकोस् । क्रबुहरूले पहिले नै भनिसकेका थिए । उनले त्वष्टाले भन्दा बडी उल्क्षण चमस बनाउन सक्तछन्, यस्तो चमस, जसलाई तुरन्त चार चमसमा परिणत गर्न सकिन्छ, यो उनको प्रतिज्ञा थियो । यसैको स्मरण गराउँदै उक्त प्रकारको चमस बनाउने आदेश उनलाई दिए तथा एक यस्तो आकाशचारी रथ बनाउने आदेश दिए जो घोडाको सहायताको विना नै चलन सकोस् । यस्तै अन्य चामत्कारिक शिल्प निर्माणको पनि आदेश दिए । देवताद्वारा आदिष्ट यी

पदार्थको निर्माण गरी उनलाई लिएर स्वयम् स्वर्गमा गई इन्द्रलाई समर्पित गर्नु भन्ने पनि यिनले अहाए । यदि तिमीहरूले यो कार्य सम्पन्न गर्न सक्यौ भने तिमीहरू यज्ञिय देव बनाइनेछौं । तिम्रो एक चमसलाई चार चमसमा परिणत भएको देखर त्वष्टा पनि लज्जित हुनेछन् । साथै अग्निले यो पनि सल्लाह दिए— स्वर्गमा हामीसंग परामर्श गरेर आफ्नो शिल्पकला हाम्रै समक्षमा इन्द्रलाई भेट गर । अग्निदेवको आदेशानुसार क्रबुहरूले अग्नेक प्रकारका यन्त्रको निर्माण गरे जसको उल्लेख संक्षेपमा अनुपदमा नै गरिनेछ । उनलाई लिएर उनीहरू इन्द्रलाई समर्पण गर्न अमरावती गए । अत्यन्त प्रसन्न भएर इन्द्रले उनलाई देवत्वकोटीमा प्रवेश दिए । साथै आफ्नो तृतीय सवनमा सहभोजी हुन विशेष सम्मान प्रदान गरे । यो कथानक कपोलकल्पित होइन प्रत्युत वेदमन्त्रको आधारमा संकलित छ । वैदिक विद्वान्हरूको भनाइ छ— वेद मन्त्रले अधिभौतिक, आध्रिदैविक आदि अर्थमा प्रकाश पार्दछन् । यस मान्यतानुसार यो मन्त्रका अधिदैविक, आध्यात्मिक आदि अग्नेक अर्थ हुन सक्दछन् । परन्तु यो प्रकरण आधिभौतिक अर्थलाई लिएर चलेको प्रतीत हुन्छ, एवं यसमा भौमत्रिलोकी स्वर्ग र उसका अधिपति इन्द्रको वर्णन गरिएको छ । तथा क्रबुलाई भारतवर्षको अधिवासी मर्यको रूपमा अमरत्व प्राप्त गरेको कुरा देखाइएको छ । भौमत्रिलोकीमा आर्यावर्त, पृथ्वीलोक, हिमालय प्रदेश, अन्तरिक्ष तथा त्यसको उत्तरमा स्वर्गलोकको कल्पना गरिएको छ ।

अस्तु, अब यी क्रबुले बनाएका अग्नेक यन्त्रहस्तयो एउटा आकाशचारी विमान थियो जसको वर्णन चामदेव क्रषिले निम्नलिखित भन्त्रमा गरेका छन्— क्रबु देवताको स्तुति गर्दै चामदेव क्रषिले भन्नुभएको छ—

अनश्वो जातो अभीषुरकथ्यो रथस्त्रिचकः परिवर्तते रजः ।

महत्तदो देवस्य प्रवाचनं द्यामृभवः ।

पृथ्वीं यच्च वपुष्यथ ।

रथं ये चक्रः सुद्रातं सुचेतसोऽविहरन्ते भनस्परिध्यमा ।

तां उन्वस्य सवनस्य पौत्रये आवो वाजा श्रूभवो देवया भसि ।

(ऋ. ४।२६)

आचार्य श्री सायणको मतानुसार यस मन्त्रको भावार्थ यस प्रकार छ— हे क्रबु देवता? तपाईंहरूले जो रथ बनाउन्-

भएको छ, त्यसले धोडा, लगाम आदि उपकरणको अपेक्षा राख्दैन। त्यसैले यो स्तुतियोग्य छ। तीन पाडग्राको त्यो रथ अन्तरिक्ष लोकमा भ्रमण गर्दछ। यो महत्वपूर्ण कार्य तपाईं-हरूको देवभावको द्योतक हो। यस्तो कार्यद्वारा तपाईंले पृथ्वी तथा स्वर्गलोकलाई पुष्ट गर्नुहुन्छ। हे ऋभू देवता हो! जुन उत्तम विचारशील तपाईंहरूले आफ्नै बुद्धि र प्रतिभाले यस्तो सुन्दर गोल अकुटिल जो रथ बनाउनुभएको छ, त्यस्ता तपाईंहरूलाई हामी आफ्नो यस यज्ञमा सोमपानको निमित्त निमन्त्रित गर्दछौं।

यस्तै प्रकारले उनले संशिष्ट (परस्परसयुक्त) अश्वाकारको एक विमान इन्द्रको निमित्त बनाएका थिए जसको नाम 'हरि' राखिएको थियो जो आकाश तथा पृथ्वी दुवैमा समानरूपले चलन सक्तथ्यो। यो कुरा यस मन्त्रबाट ज्ञात हुन्छ—

शच्याकर्तं पितरा युवाना शच्याकर्तं चमसं देवपानम् ।
शच्या हरिधनुतरा दत्तष्टेन्द्र वाहावृभवो वाजरत्नः ।

(ऋ, ४।३५)

यसैकारण इन्द्रलाई 'हर्यश्च' अथवा 'हरिवाहन' भनिएको हो। कुत्स राजाको रक्षाको निमित्त इन्द्र यसै यानमा चढेर आएका थिए।

अर्को एउटा यस्तो यन्त्र पनि ऋभुले बनाएका थिए जसको प्रभावबाट बृद्ध जराजीर्ण मातापिता पुनः युवा बन्न सक्तये।

ये अश्विना ये पितरा ये उती धेनुं ततकुञ्छ भवो
ये अभ्वाः ।

ये अश्विना ये ऋधम् रोदसी ये विम्बो नरः स्वस्त्ययानि चकुः ।
(ऋ, ४।३४)

बृहस्पतिको उपयोगको लागि एउटा विमान गाईको आकारको बनाएका थिए जसको नाम विश्वरूपा राखिएको थियो।

इन्द्रो हरिं युयुजे अश्विना रथं बृहस्पतिर्विश्वरूपामुपाजत् ।
(ऋ, १।१६१) ।

यस्तैगरी अन्यान्य देवताको निमित्त पनि ऋभुहरूले विमानादि वस्तुको निर्माण गरेका थिए। यिनका शिल्पको वर्णन ऋग्वेदका अनेक मण्डलमा मिल्दछ। ती सबको उल्लेख यहाँ आवश्यक छैन।

यसप्रकार वैदिक साहित्यको अवलोकन गर्द वेदमा शिल्प-विज्ञानको प्रशस्त सङ्केत उपलब्ध हुन्छ जसले यो आक्षेप गर्द-छन् र वर्तमानकालमा विज्ञान-क्षेत्रमा जो नवीन आविष्कार भएका छन् उनलाई हेरेर हिन्दूहरूले वेदमा विज्ञानको अस्तित्वको क्लिष्ट कल्पना गर्न थालेका हुन्। वस्तुतः वेदमा विज्ञान शिल्पकलाको केही अस्तित्व छैन, उनको यो आक्षेप उपर्युक्त दिग्दर्शनबाट नै सर्वथा निराधार सिद्ध हुन्छ। वेदमा यस्ता शिल्पविज्ञानको उल्लेख छ, जसको वर्तमान वैज्ञानिक-हरूले कल्पनासम्म पनि गर्न सकेका छैनन्। भविष्यमा जब त्यस्ता वस्तुको आविष्कार गर्न समर्थ होलान्, त्यति वेला यस वैदिक कथनको सत्यताको अनुभव उनले स्वयं गर्नेछन् तथा वेदका सम्बन्धमा प्रचलित "सर्वज्ञानमयो हि सः" तथा "सर्व वेदात् प्रसिद्ध्यति" अर्थात् वेदमा सम्पूर्ण ज्ञानराशि निहित छ र सबै कुरा वेदबाट नै सिद्ध हुन्छ इत्यादि उक्तिको सत्यता-को अनुभव उनले गर्नेछन्।

